



बेलौरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय

बेलौरी, कञ्चनपुर
सुदूरपश्चिम प्रदेश, नेपाल
स्थापित-२०७३


प.सं.: २०८२।०८३

च.नं.: -

मिति: २०८२।१०।१५

विषय:- दररेट पेश गर्ने सम्बन्धी ७ दिने सुचना ।

प्रस्तुत विषय सम्बन्धमा यस बेलौरी नगरपालिकाको चालु आ.व. २०८२।०८३ को स्वीकृत कार्यक्रमको शहिद बेपत्ता तथा द्वन्द्व पिडित परिवारका लागि जीवन बिमा कार्यक्रमबाट मिति २०८२/०१/०८ गते यस नगरपालिकाले शहिद तथा बेपत्ता पिरवारको नामावली पठाई दिने भनि पठाएको पत्र अनुसार वडाबाट प्राप्त विवरण बमोजिम नेपाल सरकार तत्कालिन शान्ति तथा पुनर्स्थापना मन्त्रालय सिंहदरबार काठमाण्डौको राजनीतिक द्वन्द्वका क्रममा मृत्युवरण गरेका तथा बेपत्ता पारिएका व्यक्ती तथा परिवारको परिचयपत्र प्राप्त व्यक्तीको परिवारका १ जना सदस्यको लागि बिमाङ्क रकम रु. २५०००। (अक्षरूपी पच्चीस हजार) एकमुष्ट भुक्तानी योजना (Limited Payment) का लागि यस कार्यालयको मौजुदा सुचीमा सुचीकृत भएका बीमा कम्पनीहरुले आ-आफ्नो कबोल गरेको बीमाङ्क रकम र कम्पनीका सम्बन्धित आवश्यक सबै कागजात सहित ७ दिनभित्र यस कार्यालयमा रित्तपूर्वक पेश गर्न हुन सम्बन्धित सबैमा यो सुचना प्रकाशित गरिएको छ ।


(प्रमुख प्रशासकीय अधिकृत)
रमेश बहादुर बुढाथोकी
प्रमुख प्रशासकीय अधिकृत



शहिद, बेपत्ता तथा द्वन्द्व पिडित परिवारको लागि जीवन बीमा कार्यक्रम सञ्चालनका लागि बीमा कम्पनी छनोट सम्बन्धी "कार्यशर्त" (TOR)

१. पृष्ठभूमि:

बेलौरी नगरपालिका भित्र रहेका शहिद, बेपत्ता तथा द्वन्द्व पिडित परिवारको द्वन्द्वपीडित परिवारहरूको सामाजिक सुरक्षा र स्वास्थ्य उपचारमा सहयोग पुऱ्याउने उद्देश्यले नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु. १०,००,०००/- (अक्षरेपी दश लाख मात्र) बजेट विनियोजन गरेको छ। सो बजेटबाट लक्षित परिवारको बीमा (स्वास्थ्य/दुर्घटना/जीवन) गराउन एक सक्षम बीमा कम्पनी छनोट गर्नुपर्ने भएको छ।

२. उद्देश्य:

शहिद, बेपत्ता तथा द्वन्द्वपीडित परिवारलाई आकस्मिक स्वास्थ्य उपचार र आर्थिक जोखिमबाट सुरक्षा प्रदान गर्नु । नगरपालिकाको बजेटलाई अधिकतम सदुपयोग गर्दै धेरै भन्दा धेरै लाभग्राहीलाई समेट्नु। बीमा दावी प्रक्रियालाई सरल र छिटो छरितो बनाउनु।

३. कार्यक्षेत्र (Scope of Work)

छनोट भएको बीमा कम्पनीले निम्न कार्यहरू गर्नुपर्नेछः


नगरपालिकाले उपलब्ध गराएको नामावली अनुसार शहिद, बेपत्ता तथा द्वन्द्वपीडित परिवारको बीमा लेख (Policy) तयार गर्ने । बीमा योजनामा स्वास्थ्य उपचार हुने रोगहरूको विवरण, दुर्घटना र मृत्यु लाभ समेटिएको हुनुपर्ने । दावी परेको अवस्थामा तोकिएको समयभित्र भुक्तानी प्रक्रिया सम्पन्न गर्ने।

४. योग्यता तथा छनोटका आधार (Eligibility & Selection Criteria)

बीमा कम्पनी छनोट गर्दा निम्न बुँदाहरूलाई आधार मानिनेछ

क्र.सं. सूचक (Criteria) विवरण

१. कानुनी मान्यता नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त भई नवीकरण भएको।
२. अनुभव सरकारी वा स्थानीय तहसँग यस्तै प्रकृतिको सामाजिक सुरक्षा बीमा कार्यक्रम सञ्चालन गरेको अनुभव।
३. प्रस्तावित प्रिमियम १० लाख बजेटमा अधिकतम कति परिवार र कति रकमको बीमा कभर (Sum Insured) प्रदान गर्न सकिन्छ।
४. दावी प्रक्रिया पेपरलेस वा डिजिटल दावी प्रक्रिया र छिटो भुक्तानीको प्रतिबद्धता।



रमेश बहादुर बुढाथोकी
प्रमुख प्रशासकीय अधिकृत



५. आवश्यक कागजातहरू

प्रस्ताव पेश गर्दा कम्पनीले निम्न कागजात संलग्न गर्नुपर्नेछः

१. संस्था दर्ता प्रमाणपत्र र प्यान/भ्याट (PAN/VAT) दर्ता।
२. बीमा प्राधिकरणबाट प्राप्त इजाजत पत्र।
३. पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र।
४. प्रस्तावित बीमा योजनाको विस्तृत विवरण (Benefit Table)।
५. कार्ययोजना र दाबी भुक्तानी समयसीमा (Turnaround Time)।

६. बजेट र भुक्तानी प्रक्रिया

कुल बजेट: रु. १०,००,०००/- (कर सहित)।


नगरपालिकाले छनोट भएको कम्पनीलाई सम्झौता बमोजिमको प्रिमियम(बीमाशुल्क) रकम एकमुष्ट भुक्तानी गर्नेछ।

७. समयसीमा:

बीमा कार्यक्रम सम्झौता भएको बीमितको पोलिसी जारी भएको मितिबाट बीम अवधीसम्म लागु रहनेछ।

छनोट प्रक्रियाको चरण:

१. सूचना प्रकाशन: कार्यालयको वेबसाइट र सूचना पाटीमा ७ दिने प्रस्ताव आह्वान गर्ने।
२. मूल्याङ्कन: प्राविधिक र आर्थिक प्रस्ताव(बीमाङ्क) को तुलनात्मक विश्लेषण गर्ने।
३. छनोट: नगरपालिकाको मूल्यांकन समितिले उत्कृष्ट प्रस्ताव पेश गर्ने कम्पनीलाई छनोट गर्ने।



रमेश बहादुर बुढाथोकी
प्रमुख प्रशासकीय अधिकृत